



सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम महाशिला गाउँउपालिका, गाउँ
कार्यपालिकाको कार्यालय, बालाकोट-३, पर्वतसंग सम्बन्धित विवरण

(आ.व २०७९।८०)

२०७९ श्रावण १ गते देखि २०७९ आश्विन मसान्तसम्म)

१. महाशिला गाउँउपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बालाकोट, पर्वतको स्वरूप र प्रकृति :

गाउँउपालिकामा विकास निर्माण, सार्वजनिक सेवा प्रवाह साथै गाउँउपालिकाको आर्थिक, सामाजिक, भौतिक, शैक्षिक लगायत सार्वजनिक सरोकारका सबै क्षेत्रहरुको विकास गर्न संघ, प्रदेश र स्थानिय तहहरुविच सहकार्य, समन्वय र सहअस्थित्य कायम गर्नु महाशिला गाउँउपालिकाको मुख्य कार्य हो । नेपालको संविधान, २०७२ ले स्थानिय तहलाई नगर प्रहरी, सहकारी संस्था, स्थानिय कर, सेवा शुल्क तथा दस्तुर, एफ.एम.सञ्चालन, स्थानिय सेवाको व्यवस्थापन, स्थानीय तथ्याकं र अभिलेख संकलन, स्थानियस्तरका विकास आयोजना तथा परियोजना, आधारभुत र माध्यमिक शिक्षा, आधारभुत स्वास्थ्य र सरसफाई, स्थानिय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता, स्थानिय सडक, ग्रामिण सडक, कृषि सडक र सिंचाई, गाउँसभा, नगरसभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन, स्थानिय अभिलेख व्यवस्थापन, जग्गा धनि दर्ता प्रमाणपुर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, ज्येष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा अशक्तहरुको व्यवस्थापन, बेरोजगारको तथ्याकं संकलन, कृषि प्रसारको व्यवस्थापन, सञ्चालन तथा नियन्त्रण, खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक उर्जा, विपद् व्यवस्थापन, जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण गरि २२ बटा अधिकारहरुको सुनिश्चितता गरेको छ ।

माथि उल्लेखित अधिकारहरुको कार्यान्वयन गर्नका लागि यस महाशिला गाउँ कार्यपालिकाको कार्यालयको स्थापना २०७३ मा भएको हो । यस गाउँउपालिकाले संविधान प्रदत्त अधिकारहरुको कार्यान्वयन गर्दै नागरिकहरुको जिवनयापन सरल र सहज बनाउदै स्थानिय विकास निर्माणका गतिविधिहरु निष्पक्ष, पारदर्शी एवं जवाफदेहीताका साथ गर्दै सुशासन कायम गर्ने उद्देश्य लिएको छ ।

२. महाशिला गाउँउपालिकाको काम कर्तव्य र अधिकार :

१. नगर प्रहरी
२. सहकारी संस्था
३. स्थानिय कर, सेवा शुल्क तथा दस्तुर
४. एफ.एम.सञ्चालन
५. स्थानिय सेवाको व्यवस्थापन
६. स्थानीय तथ्याकं र अभिलेख संकलन ।



७. स्थानियस्तरका विकास आयोजना, तथा परियोजना

८. आधारभुत र माध्यमिक शिक्षा

९. आधारभुत स्वास्थ्य र सरसफाई

१०. स्थानिय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

११. स्थानिय सडक, ग्रामिण सडक, कृषि सडक र सिंचाई

१२. गाँउसभा, नगरसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

१३. स्थानिय अभिलेख व्यवस्थापन

१४. जग्गा धनि दर्ता प्रमाणपुर्जा वितरण

१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

१६. ज्येष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा अशक्तहरुको व्यवस्थापन

१७. बेरोजगारको तथ्याकं संकलन

१८. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन तथा नियन्त्रण

१९. खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक उर्जा

२०. विपद् व्यवस्थापन

२१. जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

२२. भाषा, संकृति र ललितकलाको संरक्षण र विकास

२३. वडा कार्यालयबाट प्रदान हुने सम्पुर्ण सेवाहरु

३. महाशिला गाँउ कार्यपालिकाको कार्यालय, बालाकोट पर्वतमा कार्यरत कर्मचारी संख्या :

सि.नं.	पद	तह	दरवन्दी संख्या	कार्यरत संख्या	कैफियत
	प्रमुख प्रशासकीय अधिकृत	८ औँ	१	१	
	इन्जिनियर	७/८ औँ	१	१	
	अधिकृत (शिक्षा)	७/८ औँ	१	०	(
	अधिकृत लेखा	६ औँ	१	१	
	अधिकृत (प्रशासन)	६ औँ	२	०	
	आन्तरिक लेखापरिक्षक	५ औँ	१	१	
	सहायक	५ औँ	४	१	
	कम्प्युटर अपरेटर	५ औँ	१	१	
	लेखा सहायक	५ औँ	१	१	




	प्रा.स. (शिक्षा)	५ औं २०७३	१	१	
	हे.अ.	५/६ औं	१	१	
	सव-इन्जिनियर	५ औं	२	१	
	अ.सव-इन्जिनियर	चौथो	१	०	
	स.म.वि.निरिक्षक	चौथो	१	०	
	खापासटे	चौथो	१	१	
	हलुका सवारी बालक	श्रेणिविहिन	आवश्यकता अनुसार	२	
	का.सहयोगी	श्रेणिविहिन	आवश्यकता अनुसार	३	
	कार्यालयतर्फ जम्मा		२०	१६	
बडा कार्यालय (६ वटा)					
क्र.सं.	पद	तह	दरवन्दी संख्या	कार्यरत संख्या	कैफियत
	सहायक	५ औं	२	०	
	सव-इन्जिनियर	५ औं	२	०	
	सहायक	चौथो	४	४	
	अ.सव-इन्जिनियर	चौथो	४	४	
	का.सहयोगी		आवश्यकता अनुसार	६	
	बडा कार्यालयतर्फ जम्मा		१२	१४	
	कुल जम्मा		३२	३०	

अन्य कर्मचारीहरु :

क्र स.	पद :	तह	कार्यरत संख्या	
PLGSP कार्यक्रम				
१	सुचना प्रविधि अधिकृत	छैठों	१	
प्रधानमन्त्री रोजगार कार्यक्रम				
१	रोजगार संयोजक	पाँचौ	१	
२	सहायक रोजगार संयोजक	पाँचौ	१	
३	प्राविधिक सहायक	पाँचौ	१	
लघु उधम विकास कार्यक्रम				
१	उधम विकास सहजकर्ता	चौथो	२	
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग				
१	एम.आई.एस.अपरेटर	पाँचौ	१	
२	फिल्ड सहायक	चौथो	१	
जम्मा			८	
कार्यालयमा कार्यरत जम्मा कर्मचारी संख्या			३८ जना	

४. महाशिला गाउँज्यपालिकाको कार्यालयवाट प्रदान गरिने सेवा, लाग्ने दस्तुर :



सि नं	विवरण	दररेट (रुपैयाँ मा)	कैफियत
१	घर जग्गा नामसारी सिफारिस	५००	
२	मोही लगत कट्टा सिफारिस	१५००	
३	घर कायम सिफारिस	५००	
४	छात्रवृत्ति सिफारिस	२०० नेपालमा ५०० विदेश प्रयोजन	
५	विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस	निशुल्क	
६	अपांग सिफारिस	निशुल्क	
७	अस्थायी बसोबास सिफारिस	५००	
८	स्थायी बसोबास सिफारिस	३००	
९	नागरिकता र प्रतिलिपि सिफारिस	१५०	संशोधित / प्रतिलिपि को लागि दोब्बर दस्तुर लिने
१०	अंगिकृत नागरिकता सिफारिस	१०००	
११	बैदेशिक प्रयोजनका लागि विभिन्न सिफारिस	१०००	
१२	आर्थिक अवस्था वलियो वा सम्पन्नता प्रमाणित	३०००	
१३	विद्युत जडान सिफारिस	५००	
१४	धारा जडान सिफारिस	५००	
१५	जिवित रहेको सिफारिस	३००	
१६	दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने सिफारिस / फरक जन्मभिति संशोधन सिफारिस	५००	
१७	जग्गा मूल्याङ्कन सिफारिस वा प्रमाणित तथा आमदानी प्रमाणित	मूल्यांकनको ०.२५	
१८	व्यवसाय बन्द सिफारिस	५००	
१९	व्यवसाय सञ्चालन नभएको सिफारिस	३००	
२०	व्यापार व्यवसाय नभएको सिफारिस	३००	
२१	कोट फी मिनाहा सिफारिस	०	
२२	नावालक परिचय पत्र सिफारिस	५००	
२३	चौपाय सम्बन्ध सिफारिस	५००	
२४	व्यवसाय दर्ता सिफारिस	३००	
२५	उद्योग ठाउँसरी सिफारिस	३०००	
२६	विद्यालय ठाउँसरी सिफारिस	३०००	
२७	आन्तरिक बसाइँसराई सिफारिस	३००	
२८	विद्यालय सञ्चालन स्वीकृति/कक्षावृद्धि सिफारिस	सरकारी ५०००/२००० निजी १००००/	



२९	व्यक्तिगत विवरण सिफारिस	५०००	
३०	जग्गा दर्ता सिफारिस	३००	
३१	संरक्षक सिफारिस (व्यक्तिगत)	५००	
३२	संरक्षक सिफारिस (संस्थागत)	१०००	
३३	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस	निशुल्क	
३४	जिवित संगको नाता प्रमाणित	२००	
३५	मृतक संगको नाता प्रमाणित	१५०	
३६	कोठा खोल्ने कार्य/ रोहवरमा वस्ने कार्य	१५०	
३७	निशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस	निशुल्क	
३८	अन्य कार्यालयको माग अनुसार विवरण खुलाइ पठाउने कार्य	२००	
३९	संस्था दर्ता सिफारिस	५००	
४०	घरबाटो प्रमाणित	५००	
४१	चार किला प्रमाणित	५००	
४२	जन्म मिति प्रमाणित	५००	
४३	विवाह प्रमाणित	५००	
४४	घर पातल प्रमाणित	५००	
४५	कागज मन्जुरीनामा प्रमाणित	५००	
४६	हकवाला वा हकदार प्रमाणित	५००	
४७	अविवाहित प्रमाणित	५००	
४८	जग्गा रेखाङ्कनको कार्य वा सो कार्यमा रोहवर	५०० आपतकालिन घटना निशुल्क	
४९	जग्गा धनी पूर्जा हराएको सिफारिस	५००	
५०	पूर्जामा घर कायम गर्ने सिफारिस	५००	
५१	अंग्रेजी सिफारिस तथा प्रमाणित	प्रति पेज ५००	
५२	मिलापत्र कागज / उजुरी दर्ता	१०	
५३	कर तिरेको सिफारिस	३००	
५४	जन्म दर्ता	निशुल्क	३५ दिन काटेपछि रु २००। जरिवाना
५५	मृत्यु दर्ता (३५ दिन काटेपछि)	निशुल्क	३५ दिन काटेपछि रु २००। जरिवाना
५६	बसाई सराई आउने/ जाने दर्ता	निशुल्क	३५ दिन काटेपछि रु



बलाकोट, पर्वत
गोप्यमालिकाको कार्यालय
२०७३

५७	सम्बन्ध विच्छेद दर्ता	निशुल्क	२००। जरिवाना ३५ दिन काटेपछि रु २००। जरिवाना
५८	विवाह दर्ता	निशुल्क	३५ दिन काटेपछि रु २००। जरिवाना
५९	व्यवसाय नविकरण सिफारिस	१५०	
६०	उल्लेखित बाहेक अन्य स्थानिय आवश्यकता अनुसारका सिफारिस/प्रमाणित/ संशोधित	सिफारिस २०० प्रमाणित ५०० संशोधित ५००	
६१	रुख कटान आदेश सिफारिस	प्रति रुख १००	
६२	घरेलु प्रयोग हुने दुगां निकासी कर (प्रति घनमिटर)	२००	
६३	दुडगा गिटी बालुवा	प्रदेशले तोकेबमोजिम	
	भैसी निकासी कर (प्रति भैसी)	५०० देखि १०००	
६४	पाडा पाडी काटेमा (प्रति पाडा) पक्ष्म	दुवै १०००	
६५	खाश बोका निकासी कर(प्रति गोटा)	१००	
६६	घरेलु दुगां खानी दर्ता सिफारिस	१००००	
६७	संघसस्था सिफारिस दस्तुर रु ५० हजारसम्मको कारोबार गर्ने सस्थासलाई रु १ लाखसम्मको कारोबार गर्ने संस्थालाई रु ५ लाखसम्मको कारोबार गर्ने सस्थालाई रु ५ लाखभन्दा बढी कारोबार गर्ने सस्थालाई	१०० ३०० ५०० ७००	
६८	कन्सुलर प्रमाणित	५००	
६९	जेष्ठ नागरिक संरक्षण सिफारिस दस्तुर	निशुल्क	
७०	स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२(२) तथा ६४ सँग सम्बन्धित यातायातका साधनहरुको शुल्क (पटके सवारी शुल्क) ठूलो ट्याक्टर ठूलो ट्रक (५ टनभन्दा बढी) मिनि ट्रक (५ टनभन्दा कम) ठूलो बस मिनि बस जीप ट्याक्सी हाते ट्याक्टर		
७१	निर्माणाधिन सडक वा अन्य जुनसुकै जग्गाबाट उत्पादित गरिएको ढुङ्गा प्रति घन मिटर	रु २००	
७२	आफ्नो क्षेत्र भित्र विभिन्न पूर्वाधार उपयोग गरे	रु ०।५० पैसा	



	वापत सामुदायिक विद्युतीकरण उपयोग प्रवेश शुल्क घरधरी बाट प्रति युनिट		
७३	विभिन्न कोटहरुमा प्रति व्यक्ति प्रवेश शुल्क	रु ५	
७४	विभिन्न कोटहरुबाट पूजा व्यवस्थापन शुल्क पैञ्चकोटबाट शुल्क (वार्षिक) धुवाँकोटबाट शुल्क (वार्षिक) चिसापानी देवीबाट शुल्क (वार्षिक) वालारानी देवी मन्दिरबाट शुल्क (वार्षिक) महाशिला	रु १०००० रु २००० रु ५००० रु २००० रु १५०००	
७५	मदिरा खरिद गरी ल्याउने गाडीलाई जुवातास खेलेमा जुवातास खेलाएमा मादक पदार्थ सेवन गरी होहल्ला गरेमा मापदण्ड विपरित मदिरा राख्नी बेचविखन गर्ने पसललाई	५००० १००० २००० ५०० १०००	पटकै विच्छेद जरिवानाको दर
७६	सहकारी नियमित गर्न		

५. महाशिला गाँउपालिकामा रहेका शाखा र जिम्मेवार अधिकारी :

क्र.सं.	शाखाको नाम	जिम्मेवार अधिकारी	कैफियत
१.	प्रशासन तथा योजना शाखा	क.अ. श्री रमेश प्रसाद शर्मा खापासटे श्री राजेन्द्र बहादुर थापा	
२	आर्थिक प्रशासन शाखा	लेखा अधिकृत श्री सन्तोष विक लेखापाल श्री रामचन्द्र पौडेल	
३	शिक्षा, युवा तथा खेलकुद शाखा	प्रा.स. श्री नारायण प्रसाद गौतम	
४	स्वास्थ्य शाखा	ज.स्वा.नि. श्री नर बहादुर वराल थेब्री सि. अ. हे. व. कृष्ण बहादुर राना	
५	प्राविधिक शाखा	ई.श्री हरि अधिकारी सव.ई.श्री रमाकान्त पौडेल सव.ई.श्री श्रद्धा बस्याल	
६	सुचना प्रविधि शाखा	सु.प्र.अ.श्री रोजिना काउचा मगर	
७	जिन्सी शाखा	सहायक श्री नारायण प्रसाद गौतम	
८	आन्तरिक लेखापरिक्षक शाखा	आ.ले.प. सहायक श्री निर्मल रेग्मी	
९	राजस्व तथा सहकारी शाखा	सहायक श्री निर्मल रेग्मी	
१०	कृषी शाखा	कृषी अ.श्री सन्तोष धिताल ना.प्रा.स.श्री राजु सापकोटा ना.प्रा.स.श्री जनक भुसाल ना.प्रा.स.श्री सरस्वती डोटेल	
११	पशु शाखा	ना.प.से.प. श्री ठग प्रसाद अधिकारी	




		रोजगार सेवा केन्द्र पर्वत नमूना से.प. श्री दिनेश गुरुङ ^{१०७९} ना.प.से.प. श्री सुजन श्रेष्ठ	
१२	रोजगार सेवा केन्द्र	रो.स.श्री सन्तोष उचै सहायक रो.स. श्री याम प्रसाद भुसाल प्राविधिक सहायक श्री लक्ष्मण साह	
१३	पञ्जिकरण सेवा इकाइ	एमआईएस अ. श्री बन्दना भुषाल फिल्ड स.श्री छविलाल नेपाली	
१४	लघु उधम विकास	उधम सहजकर्ता श्री अर्पणा थापा उधम सहजकर्ता श्री लक्ष्मी सुनार	
१५	वडा कार्यालय	वडा सचिव वडा सहायक/प्राविधिक	

६. निर्णय उपर उजुरी सुन्ने अधिकारी : प्रचलित कानून बमोजिम ।

७. सम्पादन गरेका मुख्य मुख्य कामको तथ्यांकगत विवरण : आ.व. २०७९/८०

क्र.स.	सम्पादन गरेको काम	कामको परिमाण	कैफियत
१	सहकारी संस्था दर्ता	०	
२	व्यवसाय दर्ता	१३	
३	संघसंस्था दर्ता	०	
४	घर्वर्गको इजाजतपत्र दर्ता	०	
५	कृषक समुह दर्ता	०	
६	होमस्टे दर्ता	०	
७	अपागंता परिचयपत्र वितरण	०	
८	सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही	१७८१	
९	विपदका घटना	१७	
१०	न्यायिक समितिमा उजुरी		
११	सञ्चालित जम्मा विकास आयोजना -गा.पा.र वडातर्फ)	१२	
१२	जन्मदर्ता	८४	
१३	मृत्युदर्ता	३१	
१४	विवाह दर्ता	२६	
१५	बसाइसराई दर्ता	३०	
१६	सम्बन्धविच्छेद दर्ता	१	
१७	जम्मा सिफारिस (कार्यालयवाट)	१७	
१८	विपन्न नागरिक उपचार सिफारिस	४	
१९	प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत बेरोजगार संख्या	२१५	
२०	पारीत ऐन संख्या	२७	



२१	कार्यपालिका बैठक संख्या	३	

d. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण :

क) कार्यालय प्रमुखको नाम : हरि प्रसाद पराजुली

पद : प्रमुख प्रशासकीय अधिकृत

मो.नं.: ९८५७६७५९९९

ख) सूचना अधिकारीको नाम : नर बहादुर बराल क्षेत्री

पद : स्वास्थ्य संयोजक

मो.नं.: ९८५७६४४९९९

९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

स्थानिय सरकार सञ्चालन ऐन, २०७४
गाउँ कार्यपालिका को बैठक संचालन संबन्धि कार्यविधि, २०७४
महाशिला गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली २०७४
महाशिला गाउँ कार्यपालिकाका (कार्यसम्पादन) नियमावली २०७४
गाउँ कार्यपालिकाका (कार्यविभाजन) नियमावली २०७४
गाउँ सभा संचालन कार्यविधि, २०७४
महाशिला गाउँ कार्यपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७४
महाशिला गाउँपालिकाको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४
महाशिला विकास स्वयमसेवक कार्यविधि, २०७४
महाशिला गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५
महाशिला गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन गर्ने ऐन, २०७५
महाशिला गाउँपालिका न्यायिक समितिले उजुरीको कारबाहि किनारा गर्दा उपनाउनुपर्ने कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५
महाशिला गाउँपालिकाको सहकारी ऐन, २०७५
महाशिला गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०७५
पुर्वाधार व्यवस्थापन ऐन, २०७५
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५
स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन, २०७५
महाशिला गाउँपालिका शिक्षा नियमावलि, २०७५
स्थानिय राजपत्र प्रकाशन संबन्धि कार्यविधि, २०७५
एफ.एम रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि, २०७५
एकिकृत सम्पति व्यवस्थापन संबन्धी कार्यविधि, २०७५
घ बग्गोको निर्माण व्यवसाय इजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५
उपभोक्ता समिति गठन तथा परिचालन व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५
करारमा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५
महाशिला गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७५
आर्थिक ऐन, २०७५
विनियोजन ऐन, २०७५



विपद व्यवस्थापन कोष सञ्चालन सम्बन्धी कार्यविधि, २०७५	२०७३
रक्षी जुवातास नियन्त्रण कार्यविधि, २०७५	
गाउँउपालिकाको व्यापारिक फर्मको दर्ता, अनुमती, नविकरण, खारेजी, अनुगमन, एवं नियमन कार्यविधि २०७५	
अपाइगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५	
महाशिला गाउँउपालिका आर्थिक सहायता सबन्धी कार्यविधि, २०७५	
महाशिला गाउँउपालिका संगठित संस्थालाई आर्थिक सहायता सबन्धी कार्यविधि, २०७५	
महाशिला गाउँउपालिका मेलमिलाप कार्यसञ्चालन कार्यविधि, २०७५	
महाशिला गाउँउपालिकाको एक घर एक टनेल वितरण सञ्चालन तथा अनुगमन निर्देशिका, २०७५	
महाशिला गाउँउपालिकाको माध्यामिक विद्यालयमा प्रोजेक्टर वितरण सञ्चालन तथा अनुगमन निर्देशिका, २०७५	
महाशिला गाउँउपालिकाको आर्थिक ऐन, २०७६	
महाशिला गाउँउपालिकाको विनियोजन ऐन, २०७६	
बालमैत्री स्थानिय शासन कार्यान्वयन तथा घोषण कार्यविधि २०७६	
ममत सम्भार कोष सञ्चालन कार्यविधि २०७६	
स्थानिय पुर्वाधार ऐन (पहिलो संशोधन) २०७६	
स्थानिय स्वास्थ्य तथा सरसकाई ऐन (पहिलो संशोधन) २०७६	
औद्योगिक व्यवसाय ऐन २०७६	
महाशिला गाउँउपालिका नगर प्रहरी ऐन, २०७६	
महाशिला विकास स्वयमसेवक: परिचालन ऐने २०७६	
स्थानिय शिक्षा ऐन (पहिलो संशोधन) २०७६	
संस्था दर्ता ऐन २०७६	
सार्वजनिक नीजि साझेदारी ऐन २०७६	
स्थानिय बन ऐन २०७६	
वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७६	
आर्थिक ऐन २०७७	
विनियोजन ऐन २०७७	
गरीबी निवारणका लागि लघु उधम विकास सञ्चालन कार्यविधि २०७७	
विकास समिति गठन कार्यविधि २०७७	
शिक्षक स्वयमसेवक कार्यविधि २०७७	
संक्षिप्त वातावरणीय अध्ययन तथा प्ररम्पराक वातावरणीय परीक्षण कार्यविधि २०७७	
सार्वजनिक खरीद नियमावली २०७७	
गाउँफर्क प्याराप्यारी कार्यक्रम व्याजमा अनुदान कार्यविधि २०७७	
कुनादिखि कोरासम्म सञ्चालन कार्यविधि २०७७	
महाशिला गाउँउपालिका आन्तरिक लेखापरिक्षण निर्देशिका २०७७	
महाशिला गाउँउपालिका बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी कार्यविधि २०७७	
महाशिला गाउँउपालिका टोल विकास संस्था गठन तथा व्यवस्थापन कार्यविधि २०७७	
महाशिला गाउँउपालिका साझेदारीमा कार्यक्रम सञ्चालन कार्यविधि २०७७	
आर्थिक ऐन २०७८	
विनियोजन ऐन २०७८	

१०. आम्दानी, खर्च तथा आर्थिक कारोबारसम्बन्धी विवरण (आ.व. २०७९/८०:

- जम्मा उठेको राजश्व : ९,७९,९५२
- जम्मा चालु खर्च : ५,११,०५,९२२.३५
- जम्मा पूँजीगत खर्च : १,९४,३१,९८४.७९